



आशा लघुवित्त वित्तीय संस्था लि. Asha Laghubitta Bittiya Sanstha Ltd.

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १४/०८२, बुँदा नं. २ को उपबुँदा नं. २(ड) र ऐ.को बुँदा नं. ४ बमोजिम

बचत तथा कर्जाको ब्याज दर परिवर्तन सम्बन्धी सार्वजनिक सूचना ।

ब्याज दर लागु हुने मिति : २०८३ श्रावण १ गते देखि

कर्जामा लिईने ब्याज दर					बचतमा प्रदान गरिने ब्याज दर	
सामूहिक जमानीमा आधारित कर्जा	औषत आधार दर (%)	प्रिमियम दर (%)	परिवर्तनीय ब्याज दर (औषत आधार दर + प्रिमियम दर) (%)	स्थिर ब्याज दर (%)	अनिवार्य बचत	ब्याज दर (%)
साधारण कर्जा	१०.६२	३	१३.६२	१३.६२	समूह बचत	७.५
मौसमी कर्जा	१०.६२	३	१३.६२	१३.६२	ऐच्छिक बचत	
लघुउद्यम कर्जा	१०.६२	३	१३.६२	१३.६२	व्यक्तिगत बचत	७.५
लघु उर्जा कर्जा	१०.६२	३	१३.६२	१३.६२	आशा गृहणी बचत	७.५
समूह अनुशासन कर्जा	१०.६२	३	१३.६२	१३.६२	सुनौलो व्यवसायिक बचत	८.०
शैक्षिक कर्जा	१०.६२	३	१३.६२	१३.६२	पेन्सन बचत	१३.५ (प्रोभिजन गरी राखिएको)
वैदेशिक रोजगार कर्जा	१०.६२	३	१३.६२	१३.६२	आशा बाल बचत	७.५
आकस्मिक कर्जा	१०.६२	३	१३.६२	१३.६२	व्रीमा बचत	७.५
धितोमा आधारित कर्जा					केन्द्र भलाई कोष बचत	७.५
आशा उद्यमशिलता कर्जा	१०.६२	३	१३.६२	१३.६२	व्यक्तिगत नोमिनि बचत	७.५
कृषि कर्जा	१०.६२	३	१३.६२	१३.६२	कर्मचारी बचत खाता	७.५
व्यक्तिगत कर्जा	१०.६२	३	१३.६२	१३.६२		

नोट : यस वित्तीय संस्थाको चालु आ.व.को चैत्र, वैशाख र जेष्ठ महिनाको औषत आधार दर १०.६२ प्रतिशत रहेको तथा बाणिज्य बैंकहरुको जेष्ठ महिनासम्मको औषत आधार दर ४.८८ प्रतिशत रहँदा वित्तीय संस्थाको औषत आधार दरमा ३ प्रतिशत वा बाणिज्य बैंकहरुको औषत आधार दरमा ९ प्रतिशत प्रिमियम थप गर्दा जुन कम हुन्छ सोही बमोजिम ब्याज दर कायम गर्नुपर्ने व्यवस्था बमोजिम २०८३ श्रावण १ गते देखि लागु हुने गरी कर्जाको ब्याज दर १३.६२ प्रतिशत कायम गरिएको तथा ग्राहक सदस्यले कर्जा माग गर्दाकै बखत परिवर्तनीय ब्याज दर एवम् स्थिर ब्याज दर मध्ये कुनै एक किसिमको ब्याज दर छनौट गरी लिन सकिने व्यहोरा समेत सम्बन्धित सम्पूर्णमा जानकारी गर्दछौं ।